



प्रदेश लोक सेवा आयोग

बागमती प्रदेश

हेटौंडा, मकवानपुर

(परीक्षा सञ्चालन शाखा)

☎ ०५७-५९०६९३, ५९०६९४, ५९०६९५,

वेबसाइट: ppsc.bagamati.gov.np

ई-मेल: info.ppsc@bagamati.gov.np

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. .../०७७-७८, मिति : २०७७/१०/१२

आयोगको तपसिलमा उल्लेखित विज्ञापनहरूको (खुला) परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने निम्नानुसारका मिति, समय र परीक्षा भवनहरूमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । **परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।**

परीक्षा भवन						
विज्ञापन नं. ७३९/०७७-७८ (खुला)		सेवा: विविध		पद: सहायक कम्प्युटर अरपेटर		
क्र.सं.	उम्मेदवारहरूको रोल नं.		परीक्षार्थी सङ्ख्या	परीक्षा भवन	परीक्षा मिति	परीक्षा समय
	देखि	सम्म				
१	सबै परीक्षार्थीहरू			मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा-२, नगरपालिका रोड	२०७७ माघ १५ गते	दिनको ३:३० बजे
विज्ञापन नं. ७४०/०७७-७८ (खुला)		सेवा: विविध		पद: सहायक महिला विकास निरीक्षक		
क्र.सं.	उम्मेदवारहरूको रोल नं.		परीक्षार्थी सङ्ख्या	परीक्षा भवन	परीक्षा मिति	परीक्षा समय
	देखि	सम्म				
१	१	५००	५००	मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा-२, नगरपालिका रोड	प्रथम पत्र: २०७७ माघ १६ गते द्वितीय पत्र: २०७७ माघ १७ गते	दिनको १ बजे
२	५०१	९००	४००	भूटनदेवी मावि, हेटौंडा ४, स्कुल रोड		
३	९०१	बाँकी सबै		आधुनिक मा.वि., हेटौंडा ४, हेटौंडा क्याम्पस नजिक		

द्रष्टव्य १:-

- परीक्षा सञ्चालन हुने दिन अप्रत्यासित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन, स्मार्ट घडी लगायत कुनै पनि विद्युतीय उपकरणहरू लैजान निषेध गरिएको छ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनुपर्नेछ ।
- परीक्षामा प्रवेशपत्रसँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।
- दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको स्वीकृत नामावली आयोगको वेबसाइट ppsc.bagamati.gov.np मा प्रकाशित गरिएको छ ।
- प्रवेशपत्र मिति २०७७ साल माघ १२ गते आइतबार देखि आयोगको कार्यालय हेटौंडाबाट वितरण गरिने हुँदा स्वीकृत नामावलीमा आफ्नो रोल नम्बर पहिचान गरी आउनुहुन अनुरोध गरिन्छ ।

द्रष्टव्य २:- कोभिड-१९ सङ्क्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू



प्रदेश लोक सेवा आयोग

बागमती प्रदेश

हेटौंडा, मकवानपुर

(परीक्षा सञ्चालन शाखा)

☎ ०५७-५९०६१३, ५९०६१४, ५९०६१५,

वेबसाइट: ppsc.bagamati.gov.np

ई-मेल: info.ppsc@bagamati.gov.np

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयम्ले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कँदा भिडभाड नगरी एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरी दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. कोभिड-१९ बाट सङ्क्रमित परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने हुँदा सङ्क्रमित परीक्षार्थीले आफू सङ्क्रमित भएको जानकारी आयोगको सम्पर्क नम्बर ९८४६९४८४४४/९८४६९४८८८८ मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ ।

.....
(भोला दाहाल)

निमित्त सचिव